

नमो नाणस्स

मणि-माला

(प्रवचन सार सङ्ग्रह)

श्री मणिभद्रजी महाराज

मानव मिलन संस्थापक, नेपाल केसरी, युवा मनिषी

अनुवादक

रवीन्द्र माकाजू

मणि-माला

पुस्तक	:	मणि-माला
लेखक	:	श्री मणिभद्रजी महाराज
अनुवादक	:	रवीन्द्र माकाज्
प्रकाशन वर्ष	:	२०६६ भाद्र
प्रकाशन प्रति	:	५००
सर्वाधिकार ©	:	लेखकमा
मूल्य	:	रु. ७०/-
प्रकाशक	:	यशोदा माकाज्
कम्प्युटर साजसज्जा	:	मगन कम्प्युटर सर्भिस न्यूरोड, पोखरा, फोन : ०६१-२३६७५१
मुद्रण	:	हिमालय अफसेट प्रेस नयाँबजार, पोखरा, फोन : ०६१-५२०६५१

शान्तिमाला

- शान्तिमाला की विद्या उपर्युक्त विधानम्

हृषीकेश की विद्या । हम अपने देह

को बनाए रखना चाहते हैं तो इस विधानम् । ताकि

- इस विधान की विद्या विधानम् विधानम्

द्वारा स्वयं उपर्युक्त विधानम्

। इसी विधान की विद्या विधानम् द्वारा इस विधानम्

विधानम् विधान विधान विधान विधान विधान

। इसी विधान विधान विधान विधान विधान । ताकि जहाँ विधान

विधान विधान विधान विधान विधान विधान । ताकि जहाँ विधान

विधान विधान विधान विधान विधान । ताकि जहाँ विधान विधान ।

समर्पण

शान्तिको क्षीरसागर
अद्यात्मयोगी उत्तर भारतीय प्रवर्द्धक

श्री शान्तिस्वरूप जी महाराजको

अदृष्ट पाणि-चरणमा

अनन्त आस्थाहरूका साथ !

- मुनि मणिभद्र

शुभकामना मन्त्रत्वा

के हो यो जीवन, किन गर्ने कर्म ?
किन द कल्पनी, भन गर्ने धर्म ?

यस विश्वमा धर्म सदैव चिन्तनको धुरीमा रह्यो । धर्मको साधनामा लागेका, लागेर सिद्धि प्राप्त गरेका, सर्वज्ञ बनेकाहरु भगवान् श्रीराम, श्री कृष्ण, भगवान् बुद्ध, भगवान् महावीर, गुरु नानक, हजरत, जिसस, लाओस, ताओ, जुरस्थ यावत्ले मानव जीवन र यसको महत्व, विकासको सन्दर्भमा विस्तृत चिन्तन प्रारंभ गरे । लिखित सर्वमान्य प्राचीन ग्रन्थ ऋग्वेदका ऋचादेशि लिएर वर्तमानमा स्थापित सन्त, मुनि, महात्माहरुले मानव जन्मको यही महत्वका बारेमा अनन्त-अनन्त शब्दहरु यस पृथ्वीमा प्रसारित गरिसकेका छन् । यसक्रमको निरन्तरताको कडीमा मेरो यो मणि माला हिन्दी भाषमा प्रकाशित भएर आस्थाशील जनसमुदाय माँझ महत्व पाइरहेको सन्दर्भमा नेपालमा पनि यसको महत्वलाई बुझाउन प्रवृद्ध चिन्तक चुग द्रष्टा सनातन धर्म सेवा समितिका अध्यक्ष श्री रवीन्द्र नाकाजुञ्चूले यसलाई राष्ट्रभाषा नेपालीमा भाषान्तरण गर्ने दायित्व आफुमा लिनुभयो । मणि माला कै नामले यो तपाईंहरुमाँझ आएको छ ।

प्राकृत जीवन जिउन पाउनु धर्म हो । विकृत जीवन अधर्म हो । शुद्ध प्रकृति कसैलाई दुःखदायी हुन । इति-भिति, अनादृष्टि, सुवर्णा, हिमपात, अतिवृष्टि, अधिक बाढी वर्षा, पहिरो, प्राकृतिक प्रकोप विकृत प्रकृति हो । विकृत अधर्ममय जीवनमै विकृत प्रकृति दुःखदायी हुन्छ । मानवको भोगवादी दृष्टिकोण, चिन्तन, मननले आजको विश्व विकृत भएको छ । यो विकृतिका लागि तथाकथित शक्तिशाली ठान्ने व्यक्ति, राष्ट्रहरु नै जिर्नेवार हुन । यसको प्रतिपक्षले अब प्रतिरक्षा गरोस भन्ने प्रयासहरु अब गर्न थालिएको छन् । दमन, शोषण कसैलाई मान्य हुदैन तर गर्नेले न्याय र सहयोगको नामको

सहारा लिएर गर्छ । यो प्रयास धर्मले ऋचा युगदेखि वा सृष्टिको आरम्भदेखि गर्दै आएको तथ्य छ । सृष्टिको आरम्भदेखि गर्दै आएको तथ्य छ । सृष्टिको आटि उत्पात, त्यय-(विनाश) र धौत्य (अपरिवर्तनिय तत्व) का कारण आवश्यक मात्र भोग गर्ने विनतनको विचार जन समुदाय माझ प्रस्तुत गर्ने धार्मिक, दार्शनिक नै पहिला हुन् ।

जीवनको क्षणिकत्व (त्यय रूपान्तरण)को विनतनलाई प्रभावकारी रूपमा प्रस्तुत गर्नु र त्यसमा आस्थाशील बनाउनु र त्यसै अबुरुप जीवन त्यवहार चलाउनु धौत्यत्व (सत्य स्वरूप-मोक्ष) प्राप्ति हो । जन्म, जीवन-त्यापार (कुनै पनि जीवन बीच गरिने उपक्रम) मरणका अन्तरालमा के-के कति-कति कुराहरु घटित हुन्छन् । हाम्रो जीवनमा हामी आफै यसका साक्षी हाँ ।

यो साक्षीको कर्म हो । मानिस आर्थिक, सामाजिक, शारिरीक उन्नतीका उपाय र श्रममा लाभ । एक र अर्को बीचको तुलनामा ठूलो परिणामको अन्तरले उक्त उन्नतीहरुको विमेद समाजमा देखा पर्दछ । यो अन्तद्वन्द्वका सन्दर्भमा धेरै विस्तृत दर्शन, साहित्य स्थापित छन् । यो हुनु (उत्पाद) त्यय (विमेद) र धौत्य (सबैको समान अस्तित्व) का कारण द्वन्द्व जीवनमा, समाजमा व्याप्त रहेको पाउँछौं ।

यी चुनौती हुन् । चुनौतीलाई चिर्नु छ । चिर्ने तरिका-उपाय छन् । ती उपाय हिटलरहरुले प्रयोग गरे । युद्ध-भूतहरुले प्रयोग गरे । नागासाकी, हिरोसिमामा प्रहार गरिएको आणविक रेडियसबाट प्रभावित जनसमुदाय र पृथ्वी आमाको काख हेदा उदेक लाभ । यो ऋम जारी छ । युद्ध-प्रेतहरुको माध्यमबाट । ती युद्ध-प्रेतले खाने-पिउने केही एक घुट पानी हो । एक गाँस भात हो । यो मुख त्यो भन्दा ठूलो छैन । त्यति खान-पिउन र बाँचनका लागि कस्तो भयावह परिस्थिति सूजना गर्नेतिर लागे । के तिनको वाद्यता थियो । यो ???

जीवनमा रहेका चुनौती चिर्न बुद्ध, महावीरले पनि उपायको प्रयोग गरे । विश्वमा उनीहरु शक्तिशाली भए । युद्ध-प्रेत पनि शक्तिशाली नै थिए । त्यो

शक्ति विनाशमा लगाए । हजारौं लाखौं लाशका थुरकामा बसेर अद्वाहास
गर्नु जीवनको उद्देश्य ठाने, एकछिन हाँसे, अनि गाए, विनाश भए ।

जीवन सबै एकै हो । आयातुले पचासु-को उदघोष दिएर द्वन्द्वका बीचमा
पनि शान्ति स्थापित गर्ने उपायको खोजीमा, प्रयासमा लागि रहे । ती पनि
समाज शक्तिशाली भएर स्थापित छन् । शक्तिशाली भएर भूत-प्रेत बन्दु एक
पक्ष हो । महासुर, महिसासुर पक्ष प्रतिष्पर्दिलाई हिंसाले सखाप पारेर शक्तिशाली
हुने चिन्तन विकृति हो, यसबाट कहिल्यै शान्ति आउन सक्दैन । त्यसको
विपरित शक्तिशाली भएर पनि सबैलाई आफु समान बनाउने प्रयास गर्ने पक्ष
पनि छ । धर्म त्यंही पक्ष हो । म दाबा गर्छु धर्म नैतिकता हो, सबैमा समता
स्थापित गर्ने तत्व हो । शान्तिसँग एक घुट पानी र एक गाँस खान, राती
आफ्नो झुप्रोमा एक निद्रा सुन्न पाउनु धर्म हो । यो मानिसको प्रकृति हो,
प्राकृतिक आवश्यकता यति हो । यतिका लागि के-कति गर्ने यो चिन्तनको
विषय हो । जीवनमग्ना आत्मसाथ गर्ने विषय हो । सातिवक चिन्तनको
आधारमा द्वन्द्व (दुई) का बीच प्रतिष्पर्दाबाट आफु स्थापित हुने र प्रतिष्पर्दा
पक्षको सुरमान गर्ने प्रवृत्ति मानवीय प्रकृति हो । यो प्रकृतिको सन्देश धर्म
हो । यो धर्मलाई सबैले साधना ठान्दु पर्छ । यो साधना, यस्तो साधना
कदापि विकृत हुदैन । यसबाट व्यक्ति शान्त रहन सक्छ, सुखी रहन
सक्छ, आनन्दित रहन सक्छ । यो संस्कार सबैमा कसरी स्थापित गर्ने हो
ती उपायहरु अपनाऊँ । चेतनशील व्यक्ति-व्यक्ति बीच प्रतिष्पर्दा र जीवन
तत्व जसलाई हामी पञ्च तत्व (पृथ्वी, पानी, वायु, आकाश, तेज) को उपभोग
संयमित प्रयोग धर्म हो । धर्मस्य जीवन सबैले बाँच्न पाओँ, बाचौँ ।

श्री माणिभद्र मुनि
संस्थापक-मानव मिलन नेपाल ।
पोखरा, कास्की, काठमाडौँ

अनुवादकको भनाइ

परम आदरणीय जैन सञ्च मणिभद्रजी महाराज मेरा लागि मात्र नभई हामी सबैका धर्मगुरु वा मार्गदर्शक हुनुहुन्छ । उहाँको पुस्तक “मणि-माला” हेर्ने मौका मिल्यो । सो पुस्तक नेपालीमा अनुवाद गर्न सके धेरैले जीवन परिवर्तन गर्ने सु-अवसर मिल्न सक्छ भनेर यसका लागि महाराजजीसँग अनुनय गरें ।

मणिभद्रजी महाराजको सो पुस्तक अध्ययन गर्दा यस्तो लाग्यो-उहाँ विन्तन र विचारका दृष्टिले महान् हुनुहुन्छ । हाम्रो छिमेकी जिल्ला स्थाइज्ञाको आरुखर्कमा जन्मनुभएका महाराजलाई मित्रराष्ट्र भारतमा नेपाल केशारी सरमान मिलेको छ, जसले नेपाल र नेपालीको जौरव बढाएको छ । उहाँका सारगारित ओजस्वी प्रवचन र लेखनले सबैलाई हौसला र प्रेरणा थप्दछ । मणि-माला साँचिकै मणिमाला हो, जसलाई धारण गर्न सके मानिसको गरिमा र महिमा सौन्दर्यमय बन्न जानेछ ।

म मणिभद्रजी महाराजसँग यति प्रभावित हु कि फुर्सद हुनासाथ उहाँको विचार सुन्न दौडिहालछु । उहाँसँग संगत गर्दा परम आनन्दको अनुभूति हुन्छ । यसैकारण उहाँको दर्शन गर्न मानिसहरु ठाठा-ठाठाबाट आउने गर्छन् ।

यस पुस्तक प्रकाशनमा सहयोग गर्ने श्रीमती यशोदा माकाङ्गु मूल लेखक श्री मणिभद्रजी महाराज, मगन कम्प्युटर सर्विस, हिमालय अफसेट प्रेसलगाचत सर्पूर्ण पाठक एवं शुभेच्छुकहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । धन्यवाद !

- रवीन्द्र माकाङ्गु